

गोकर्णेश्वर नगरपालिकाको वडा १ को वाटो स्तरउन्नती सम्बन्धी

छानविन प्रतिवेदन

१. उजुरीको संक्षिप्त ब्यहोरा:

गोकर्णेश्वर नगरपालिकाको आ.ब २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट बमोजिम आ.ब २०७५/८६ को वडास्तरीय योजनातर्फको ब. ख. शी. नं. ३११५९ कारखानादेखि राम खड्काको घरसम्म वाटो स्तरउन्नती शीर्षकको रु पाँच लाख एवं अर्कै नाममा छुट्याएर यही शीर्षकमा छुट्याइएको रु. २५ लाख गरी रु. ३० लाख बजेट केही काम गरेजस्तो गरेर केही टाठावाठाको मिलेमतोमा सकियो।

चालु आ.ब मा पनि सोही सडकका लागि रु २५ लाख विनियोजन भएको छ। विगत वर्ष जस्तै यस वर्ष पनि सो बजेट मिलिजुली खान साँठगाँठ सुरु भइसकेको छ। गत वर्ष स्तरउन्नती गरेको सडक छ महिना पनि राम्ररी संचालन हुन सकेन। सडक अलपत्र छोड्दा मुस्किलले साना सवारीमात्र चलन सक्ने अवस्था रहेको र कयौं मोटरसाइकल दुर्घटनामा समेत परेका थिए। स्तरउन्नतीका नाममा जग्गाधनीको घुम्टि परेको जग्गा समेत सिधा बनाइएको, निजी घरको पर्खाल पनि सडकको बजेटले लगाइएको। यस सम्बन्धमा सूचना माग्दा नगरपालिकाले समेत सूचना नदिएको। विगतमा जस्तै चालु आवमा पनि जनप्रतिनिधि, कर्मचारी र स्थानीय उपभोक्ता समितिका पदाधिकारी बीच साँठगाठ सुरु भइसकेकोले अनियमितता गर्ने जनप्रतिनिधि, कर्मचारी र स्थानीय उपभोक्ता समितिका पदाधिकारी उपर छानविन गरी कानून बमोजिम कारवाही गरिपाउँ।

२. छानविनबाट देखिएको तथ्यगत विवरण:

- गोकर्णेश्वर नगरपालिकाको आ.ब २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटको अनुसूची (२) को ब. अ. शी. नं. ३११५९ बाट वडा नं १ मा सडक भवन र वस्ती विकास कार्यक्रम (क्र.सं १३) अन्तर्गत कारखाना देखि राम खड्काको घर सम्म वाटो स्तरउन्नतिको लागि ३० लाख विनियोजन गरेको पाइएको।
- विनियोजित बजेट अनुसार आयोजना सम्पन्न गर्न गाउँ खर्क वाटो निर्माण उपभोक्ता समिति गठन भएको र उक्त समितिले उल्लिखित बाटो पिच-कालोपत्रे गर्ने निर्णय गरी योजना

संचालनका लागि नगरपालिका र उपभोक्ता समितिबीच मिति २०७५/१०/२० गते सम्झौता भएको देखिन्छ।

- नगरपालिकाको प्रविधिक टोलिले पिच कालोपत्रे गर्नु अगाडि ड्रेन र साइड वाल निर्माण गर्नु पर्ने संभाव्यता औल्याए पछि उपभोक्ता समितिको मिति २०७५/११/१३ गतेको बैठकको निर्णयले कार्यक्रम संशोधनका लागि नगरपालिकामा अनुरोध गरेको देखिएको। साथै नगरपालिकाको मिति २०७६/०१/०८ को निर्णयानुसार ड्रेन र साइड वाल निर्माण गर्न कार्यक्रम संशोधन भएको पाइएको ।
- कार्यक्रम संचालनका लागि उपभोक्ता समितिको नियमित बैठक वसी ७१ जना सम्मको उपस्थितिमा माइनुट गरी निर्णय गरेको पाइएको।
- नगरपालिकाबाट उल्लिखित आयोजनाको लागत अनुमान तथा प्रविधिक विवरण तयार गरिएको। साथै नगरकार्यपालिकाको निर्णयानुसार अनुगमन समिति गठन गरी उपभोक्ता समितिद्वारा गरिएको कामको अनुगमन पश्चात कार्यसम्पन्न प्रतिवेदन पेश गरेको।

३. निष्कर्ष र सुझाव:

उल्लिखित उजुरीका सम्बन्धमा नगरपालिकाका संलग्न कर्मचारीहरूसँग छलफल, उक्त कार्यक्रमसँग सम्बन्धित नगरपालिकाबाट प्राप्त भएका कागजातहरूको अध्ययन, स्थलगत अनुगमन गर्दा देखिएको भौतिक अवस्थाको विवरण र स्थानीयवासी तथा उपभोक्ता समितिका पदाधिकारीसँगको छलफलको आधारमा प्रस्तुत उजुरी आरोप पुष्ट्याई हुने आधार देखिदैन। यद्यपि, चालु आ.ब को कार्यक्रम समयमा नै संचालन गर्न तथा कार्यक्रम कार्यान्वयन गर्दा जनसहभागिता र गुणस्तरको पूर्ण सुनिश्चितता सहित विवादरहित तवरले संचालन गर्ने गरी व्यवस्था मिलाउन नगरपालिकालाई लेखी पठाउन मनासिव देखिन्छ।

४. राष्ट्रिय सतर्कता केन्द्रको मिति २०७६।११।१२ को निर्णय:

गोकर्णेश्वर नगरपालिकाको वडा नं. १ को योजनाहरूमा अनियमितता भएको भन्ने उजुरीको छानविन गरी प्रतिवेदन पेश गर्न गठित छानविन टोलीबाट पेश भएको छानविन प्रतिवेदनका सम्बन्धमा छलफल गर्दा प्रतिवेदनमा उल्लेखित सुझावहरू कार्यान्वयन गर्न गोकर्णेश्वर नगरपालिकालाई निर्देशन दिई उजुरीको लागत कट्टा गर्ने निर्णय गरियो ।